



लोक सेवा आयोग
पोखरा कार्यालय
पार्दी, पोखरा



Website:- www.psc.gov.np
Email:- pokhara@psc.gov.np
फोन:- ०६१-४६३१४५
फ्याक्स:- ०६१-५६३५०६

परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. १६/०७८-७९, मिति २०७८/०६/०५

यस कार्यालयको विज्ञापन नं. १२९७०-१२९७१/०७७-७८ (खुला तथा समावेशी), रा.प. अनं प्रथम श्रेणी (प्राविधिक), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, **प्राविधिक सहायक पद**को परीक्षा केन्द्र **पोखरा** राखी Online बाट दरखास्त फाराम स्वीकृत गराएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गर्ने गराउने गरी देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने गरी परीक्षा केन्द्र कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम

परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
वस्तुगत बहुउत्तर	२०७८/०६/१६ गते बिहान ७:३० बजे	४५ मिनेट

परीक्षा भवन

क्र.स.	उम्मेदवारहरुको रोल नम्बर		परीक्षार्थी संख्या	परीक्षा भवन
	देखि	सम्म		
१.	४५०००१	४५०२००	२०० जना	श्री जनप्रिय बहुमुखी क्याम्पस, एयरपोर्ट (क) केन्द्र
२.	४५०२०१	४५०४००	२०० जना	श्री जनप्रिय बहुमुखी क्याम्पस, एयरपोर्ट (ख) केन्द्र
३.	४५०४०१	४५०६००	२०० जना	श्री जनप्रिय बहुमुखी क्याम्पस, एयरपोर्ट (ग) केन्द्र
४.	४५०६०१	४५०७५०	१५० जना	श्री जनप्रिय मा.वि., सिमलचौर (क) केन्द्र
५.	४५०७५१	४५०९००	१५० जना	श्री जनप्रिय मा.वि., सिमलचौर (ख) केन्द्र
६.	४५०९०१ देखि माथिका सबै उम्मेदवारहरु			श्री लोक सेवा आयोग पोखरा कार्यालय, पोखराको परीक्षा भवन



लोक सेवा आयोग
पोखरा कार्यालय
पार्दी, पोखरा



Website:- www.psc.gov.np
Email:- pokhara@psc.gov.np
फोन:- ०६१-४६३१४५
फ्याक्स:- ०६१-५६३५०६

द्रष्टव्य:-१

- क) परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- ख) परीक्षा भवनमा मोबाइल तथा विद्युतीय सामाग्री निषेध गरिएको छ ।
- ग) वस्तुगत बहुवैकल्पिक प्रश्नमा क्यालकुलेटर प्रयोग गर्न पाइने छैन ।
- घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
- ङ) परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्र लिई परीक्षा भवनमा जानुपर्नेछ ।
- च) परीक्षार्थीले परीक्षामा आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।
- छ) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।

द्रष्टव्य:-२ संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन (संचालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७

अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ

- क) परीक्षा शुरु हुनु भन्दा कम्तीमा एक घण्टा अगावै परीक्षा केन्द्रमा आइपुग्नुपर्नेछ ।
- ख) परीक्षा केन्द्र प्रवेश अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- ग) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा परीक्षा केन्द्रबाट बाहिरिदा एक आपसमा दुई मिटरको व्यक्तिगत दुरी कायम गर्नु पर्नेछ ।
- घ) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
- ङ) परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- च) कोभिड-१९ बाट संक्रमित परीक्षार्थीलाई लोक सेवा आयोगकै भवनमा विशेष परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले मोबाइल नम्बर ९८४१९१८००५ वा ९८५६०४५८७६ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

.....
(विकास बस्नेत)
नायब सुब्बा

.....
(टंकप्रसाद पन्थी)
शाखा अधिकृत

.....
(वीरेन्द्रबहादुर स्वाँर)
उपसचिव